



कम्पनी दर्ता नं. : ८००/२०५८/५९

ने.रा. बैंक ईजाजत नं.: घ/३/२०६२/६३

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

CHHIMEK LAGHUBITTA BITTIYA SANSTHA LTD.

(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको ईजाजतपत्र प्राप्त संस्था)
“ग्रामिण विकासको आधार लघुवित्तको गुणात्मक विस्तार”

मिति : २०८२/६/३१

यस वित्तीय संस्थाबाट मिति २०८२ कार्तिक १ गतेदेखि २०८२ पौष मसान्तसम्म प्रवाह हुने कर्जा तथा सापटहरूमा नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई मिति २०८२/०३/२६ गते जारी निर्देशन बमोजिम गणना गरी परिवर्तनीय व्याजदर र स्थिर व्याजदर देहाय बमोजिम लागु हुनेगरी सर्वसाधारण सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको छ :

क. कर्जा शिर्षक अनुसारका व्याजदर

क.सं.	कर्जा शिर्षक	परिवर्तनीय व्याजदर (आधारदर + प्रिमियम)			स्थिर व्याजदर
		आधार दर	प्रिमियम	व्याजदर	
१	विना धितो कर्जा				
१.१	साधारण कर्जा	११.७०%	३.००%	१४.७०%	१४.७०%
१.२	शिक्षा तथा सरसफाई कर्जा	११.७०%	२.९१%	१४.६१%	१४.६१%
१.३	दैवि विपत्ती आवाश कर्जा	११.७०%	२.४१%	१४.११%	१४.११%
१.४	उपभोक्ता कर्जा	११.७०%	३.००%	१४.७०%	१४.७०%
१.५	बैकल्पिक उर्जा तथा लघु आवास कर्जा				
१.५.१	बैकल्पिक उर्जा कर्जा	११.७०%	२.९१%	१४.६१%	१४.६१%
१.५.२	लघु आवास कर्जा	११.७०%	३.००%	१४.७०%	१४.७०%
१.६	अनुशासन कर्जा	११.७०%	३.००%	१४.७०%	१४.७०%
१.७	स्पेशल अनुशासन कर्जा	११.७०%	३.००%	१४.७०%	१४.७०%
१.८	आकस्मिक कर्जा	११.७०%	२.९१%	१४.६१%	१४.६१%
१.९	उद्यमशिलता विकास कर्जा	११.७०%	२.९१%	१४.६१%	१४.६१%
२	धितो सुरक्षणमा आधारित कर्जा				
२.१	समूह जमानी आधारको धितो कर्जा				
२.१.१	लघु उद्यम कर्जा	११.७०%	३.००%	१४.७०%	१४.७०%
२.१.२	धितो उद्यमशीलता विकास कर्जा	११.७०%	२.९१%	१४.६१%	१४.६१%
२.१.३	घर जग्गा कर्जा	११.७०%	३.००%	१४.७०%	१४.७०%
२.२	व्यक्तिगत कर्जा (समूह विनाको धितो कर्जा)	११.७०%	३.००%	१४.७०%	१४.७०%
३	इकाइमा आधारित कर्जा शिर्षक अनुसारका व्याजदर				
३.१	ईकाइ घर कर्जा	११.७०%	०%	११.७०%	११.७०%
३.२	सामुहिक व्यवसायीक कर्जा	११.७०%	२.४१%	१४.११%	१४.११%

नोट :

१	२०८२ असार देखि २०८२ भाद्रसम्म (पछिल्लो ३ महिना) को औषत आधार दर ११.७०% रहेको छ ।
२	परिवर्तनीय व्याजदर (Adjustable Interest Rate) मा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गरिने छैन ।
३	स्थिर व्याजदर (Fixed Interest Rate) मा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको व्याजदर कर्जा अवधिभर परिवर्तन हुने छैन ।
४	मिति २०८२/०४/०१ भन्दा अगाडी प्रवाह भइ हाल वक्यौता रहेको कर्जाको हकमा कर्जा प्रवाह भएको वखतको व्याजदर नै कायम हुनेछ ।
५	दलित, मुक्त कर्मैया, वादी, हलिया, द्वन्द्व पिडित, एकल महिला, अपाङ्ग तथा जेष्ठ नागरिकहरूको हकमा माथि उल्लेखित व्याजदरमा १ प्रतिशत बिन्दुले व्याज सहूलियत प्रदान गरिनेछ ।
६	अन्य व्यवस्था तथा शर्तहरू नेपाल राष्ट्र बैंकबाट लघुवित्त संस्थाहरूलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ ।

साविक नाम : छिमेक लघुवित्त विकास बैंक लि.

Central Office : Mid Baneshwor, Kathmandu Tel No. 0977-01- 4595513, 4564853, Fax No. 4565785

E-mail : info@chhimekbank.org.np, website:www.chhimekbank.org